

नेपाल सरकार
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय
राजस्व अनुसन्धान विभाग

हरिहरभवन, ललितपुर

विभिन्न मसलन्द तथा कार्यालय सामानहरूको आपूर्ति सम्बन्धी बोलपत्र आह्वानको
सूचना

सूचना नं १/२०७७/७८

प्रथम पटक प्रकाशित मिति २०७७/०४/२६

यस विभागलाई सम्झौता भएको मितिबाट आ.व २०७७/७८ को बाँकी अवधीको लागि आवश्यक पर्ने विभिन्न मसलन्द तथा कार्यालय सामानहरू आपूर्ति गर्न इच्छुक र इजाजत प्राप्त फर्म/कम्पनीले देहाय बमोजिमको शर्तहरूको अधिनमा रही रितपूर्वकको बोलपत्र पेश गर्नुहुन यो सूचना प्रकाशित गरिएको छ ।

देहाय

१. बोलपत्र फाराम यो सूचना प्रथम पटक प्रकाशित भएको मितिले ३० औं दिनको कार्यालय समयसम्ममा फर्म/संस्था/कम्पनीको लिखित निवेदन (फर्म दर्ता, भ्याट/प्यान दर्ता र आ.व. २०७५/७६ को करचुक्ता प्रमाणपत्र संलग्न गरी) पेश गरी यस विभागबाट तपसिल बमोजिमको दस्तुर बुझाई खरिद गर्न सकिने छ ।

बोलपत्र ठेक्का नं.	विवरण	बोलपत्र फाराम दस्तुर रु.	बोलपत्र जमानत रकम रु.	बोलपत्र दाखिला गर्ने माध्यम
सूचना नं १/२०७७/७८	विभिन्न मसलन्द तथा कार्यालय सामानहरूको आपूर्ति	रु. ३,०००।-	९०,०००।-	सिलबन्दी दर्ता ।

२. बोलपत्र जमानत वापत बोलपत्रदाताले रु. ९०,०००।- (नब्बे रुपैयाँ मात्र) रकम बराबरको यस विभागको नाममा जारी भएको बिडबण्ड वा यस

विभागको नेपाल बैंक लिमिटेड, गावहाल, ललितपुरमा रहेको धरौटी खाता नं. ०१८०२००००००००३००००५१ र कार्यालय कोड नं. ३०१०५३४०१ मा रकम जम्मा गरेको सक्कलै बैंक भौचर संलग्न हुनु पर्नेछ । विडवण्डको हकमा बोलपत्र दाखिला गर्ने अन्तिम मितिले १२० दिन सम्मको मान्य अवधि (भ्यालिडिटी पिरियड) भएको हुनुपर्नेछ । बोलपत्रको मान्य अवधि ९० (नब्बे) दिन हुनेछ ।

३. बोलपत्र फाराम सिलबन्दी गरी प्रथम पटक सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको १२.०० बजे भित्र यस विभागमा दर्ता गराई सकुपर्नेछ ।
४. दर्ता हुन आएका बोलपत्र फारामहरु प्रथम पटक यो सूचना प्रकाशित भएको मितिले ३१ औं दिन दिनको २.०० बजे विभागमा उपस्थित फर्म/कम्पनी र अन्य प्रतिनिधिहरुको रोहवरमा खोलिनेछ । तर कम्पनी/फर्मको प्रतिनिधिहरु उपस्थित नभएमा पनि बोलपत्र खोल्न बाधा पर्ने छैन । बोलपत्र खोल्न सहभागी हुन चाहने फर्म/कम्पनीका प्रतिनिधिलाई आधिकारिक पत्र सहित आफ्नो पहिचान खुल्ने परिचयपत्र अनिवार्य रूपमा लिई आउनुहुन अनुरोध गरिएको छ । अन्यथा बोलपत्र खोल्ने स्थानमा प्रवेश दिइने छैन । बोलपत्र फाराम खरिद गर्ने र दर्ता गर्ने अन्तिम दिन एवम् बोलपत्र खोल्ने दिन सार्वजनिक विदा पर्न गएमा ती कार्यहरु भोलिपल्ट कार्यालय खुलेको दिन सोही समयमा गरिनेछ ।
५. बोलपत्रदाताको कानुनी ग्राह्यताको आधार तथा त्यस्तो आधार प्रमाणित गर्न बोलपत्रदाताले सिलबन्दी बोलपत्रसाथ देहायका कागजातहरु पेश गर्नुपर्नेछः
 - ✓ फर्म/संस्था/कम्पनीदर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
 - ✓ मूल्यअभिवृद्धि कर / पान दर्ता प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
 - ✓ बोलपत्रदाताले खरिद कारबाहीमा भागलिन अयोग्य नभएको, प्रस्तावित खरिद कारबाहीमा स्वार्थ नबाझिएको र सम्बन्धित पेशा वा व्यवसाय सम्बन्धी कसुरमा आफूले सजाय नपाएको भनी लिखित रूपमा गरेको घोषणाको सक्कल प्रति ।
 - ✓ आ.व.२०७५।७६ सम्मको करचुक्ताको प्रमाणीत प्रतिलिपि ।
 - ✓ फर्म/कम्पनीले आधिकारिक रूपमा प्रतिनिधि नियुक्त गरेको सक्कलै पत्र ।

६. बोलपत्र फाराम बुझाउँदा सिलवन्दी गरी खामको बाहिर राजस्व अनुसन्धान विभागको “विभिन्न मसलन्द तथा कार्यालय सामानहरु आपूर्ति गर्ने सम्बन्धी बोलपत्र २०७७” भनी स्पष्टसंग उल्लेख गर्नु पर्नेछ ।
७. बोलपत्रदाताले उल्लेख गर्नुपर्ने विवरणहरु पूर्ण रुपमा उल्लेख नगरेको, बोलपत्र फाराम र यसै सूचनाको बुँदा नं. ५ मा पेश गर्नुपर्ने भनिएका काजगातहरु बोलपत्रसाथ समावेश नगरेको र सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम रीत नपुगी आएको बोलपत्रहरु उपर कुनै कारवाही गरिने छैन ।
८. बोलपत्र स्वीकृत गर्ने वा नगर्ने वा आंशिक रुपमा स्वीकृत गर्ने सम्पूर्ण अधिकार यस विभागमा निहित रहने छ ।
९. माथि उल्लेखित सर्तहरु बाहेक अन्य कुराहरु बोलपत्र फाराम एवं प्रचलित कानून अनुसार हुनेछ ।
१०. यस सम्बन्धी थप कुराको जानकारी आवश्यक परेमा विभागको वेवासाईट www.dri.gov.np मा वा यस विभागमा सम्पर्क राख्न सकिनेछ ।